

## मतदान माथि संक्षिप्त जानकारी

### मतदानको मिति र घण्टाहरू

- 6 नवेम्बर 2011 (आइतबार)
- बिहान 7:30 बजे देखि साँझ 10:30 बजे सम्म

### मतदान

- रजिस्टर भएका मतदाताहरूले चुनावमा आफ्नो भोट हाल्नु सक्नेछन्।
- हरेक मतदातालाई एउटा नामित मतदान केन्द्रमा नियुक्त गरिनेछ।
- मतदान दिनको लगभग 10 दिन अघि सम्बन्धित मतदाताहरूलाई नामित मतदान केन्द्र देखाएको एउटा मतदान कार्ड वितरण गरिनेछ।
- मतदातालाई तोकिएको मतदान केन्द्र गतिशीलता कठिनाई भएका व्यक्तिहरूलाई प्रवेश गर्न सकिने छ या छैन भनेर मतदान कार्डमा संलग्न गरिएको स्थानको मानचित्रमा निर्दिष्ट गरिएको हुन्छ। विकलांगता भएका मतदाताहरूलाई नामित मतदान केन्द्र प्रवेश गर्न नसकिने भएको भेटिएमा पंजीकरण र चुनाव सम्बन्धि कार्यालयलाई फ्याक्स (2891 1180) वा टेलिफोन (2899 1001) बाट 1 नवेम्बर 2011 भन्दा ढिला नगरी एउटा विशेष नामित मतदान केन्द्रको लागि निवेदन गर्नु सक्नेछन्। यदि मतदाताहरूलाई मतदानको जानकारीमा अनुवादको सहायताको आवश्यक परेमा, उनीहरूले पहिला CHEER मा टेलिफोन गर्नु सक्नेछन्।

भाषा	हाँटलाइन नम्बर
बाहासा इन्डोनेशिया	3755 6811
तागालोग	
थाई	
हिन्दी	3755 6822
नेपाली	
उर्दू	3755 6833

कसरी भोट हाल्ने?

- मतदान केन्द्रमा तपाईंको HKID कार्ड लिएर आउनुहोस् र मतदान कर्मचारीलाई प्रस्तुत गर्नुहोस्।
- तपाईंलाई मतपत्र, एउटा "✓" को छवि भएको एउटा चप सँग एउटा कागजको तख्ता दिइनेछ। तपाईंको मतपत्रमा चिन्ह लगाउनको लागि प्रदान गरिएको चप तपाईंले प्रयोग गर्नु पर्छ।
- भोट हाल्ने कक्ष भित्र, मतपत्रमा तपाईंको रोजाइको उम्मेदवारको नामको को छेउको घेरामा चप लगाउनुहोस्। एउटा उम्मेदवारको लागि मात्र भोट हाल्नुहोस्। यदि तपाईंले कुनै भूल गर्नु भयो भने, कृपया अध्यक्षता ग्रहण गरिरहेको अधिकृतलाई मतपत्र फिर्ता गर्नुहोस् र बदली दिनुको लागि भन्नुहोस्।
- भोट खसाल्ने बाक्स भित्र खसाल्नु अघि मतपत्र एकचोटि दोब्याउनुहोस्।